



नेपाल सरकार
अर्थ मन्त्रालय
भन्सार विभाग



भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरिएको सूचना ।

(प्रथम पटक प्रकाशित मिति: २०७७/१२/१६ गते)

भन्सार नियमावली, २०६४ को नियम ३७ उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि देहाय बमोजिम योग्यता पुगेका व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ । तोकिएको आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले यस विभागको वेबसाइट www.customs.gov.np मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली (Online Agent Application) लिङ्क मार्फत दरखास्त दिनु पर्नेछ ।

क्र. सं.	विज्ञापन नम्बर	माग पद संख्या	आवश्यक न्यूनतम योग्यता
१	००१-२०७७/०७८	६६०	(क) २१ वर्ष उमेर पुगेको नेपाली नागरिक । (ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तीमा ३ (तीन) महिनाको आधारभूत तालिम लिएको । (ग) नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको, (घ) कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको । भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (३) बमोजिमको व्यक्तिलाई माथि खण्ड (ख) को योग्यता आवश्यक पर्नेछैन ।

परीक्षाको किसिम:- लिखित र अन्तर्वार्ता ।

परीक्षा केन्द्र:- परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र मात्र रहनेछ । यस सम्बन्धी विस्तृत विवरण गोरखापत्र दैनिकमा पछि प्रकाशन गरी भन्सार विभागको वेबसाइटमा समेत राखिनेछ ।

दरखास्त दस्तुर:- रु.३,०००।- (अक्षरेपि तीन हजार रुपैया मात्र) ।

दरखास्त दिने अन्तिम मिति:- २०७८/०१/०५ सम्म र दोब्बर दस्तुर तिरी २०७८/०१/१२ सम्म कार्यालय समयभित्र । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोपछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त बुझाउन सकिनेछ ।

उम्मेदवारको उमेरको हद:- दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भएको ।

दरखास्त बुझाउने विधि र स्थान:- विभागको अनलाइन दरखास्त प्रणालीबाट फाराम र आवश्यक कागजात संलग्न गरी पेश (Submit) गर्ने । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूले अन्तर्वार्तामा उपस्थित हुनु अगावै भन्सार नियमावली, २०६४ को अनुसूची ५ बमोजिमको दरखास्त फाराम भरी पेश गर्नुपर्नेछ । दरखास्त स्वीकृत भएपछि उम्मेदवारहरूले परीक्षा प्रवेश पत्र अनलाइन सिस्टमबाटै प्रिन्ट गरी लिनुपर्नेछ ।

दरखास्त दस्तुर बुझाउने विधि:- १.राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नं. १०००२०००१००००, भन्सार विभाग त्रिपुरेश्वरको कार्यालय कोड नं. ३०५०३३५०१, राजस्व संकेत नम्बर: १४२२४ मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको जुनसुकै शाखा कार्यालयहरूमा भौचर भरी राजस्व दाखिला गर्नुपर्नेछ । उक्त बैंक भौचर स्क्यान गरी दरखास्त फाराम प्रणालीमा अपलोड गर्नु पर्नेछ, वा

२. अनलाइन मार्फत परीक्षा दस्तुर बुझाउनको लागि <https://rajaswa.fcgo.gov.np> मा गई Online Registration गरी भन्सार विभागको कार्यालय कोड नं. ३०५०३३५०१, राजस्व संकेत नम्बर: १४२२४ को भौचर Generate गरी Connect IPS मार्फत पनि राजस्व दाखिला गर्न सकिनेछ । सो मार्फत बुझाएको भौचर समेत स्क्यान गरी दरखास्त फारममा अपलोड गर्नुपर्नेछ ।

अपलोड गर्नुपर्ने कागजातहरू:- नेपाली नागरिकताको प्रमाण पत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, कम्प्युटर तालिमको प्रमाण पत्र, भन्सार नियमावली, २०६४को नियम ३७को उपनियम (२)को खण्ड (ख) बमोजिमको योग्यता आवश्यक नपर्ने व्यक्तिको हकमा भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (३) बमोजिम सम्बन्धित भन्सार कार्यालयका प्रमुखले प्रमाणित गरेको कागजात, दरखास्त दस्तुर दाखिला गरेको प्रमाण, उम्मेदवारको फोटो र दस्तखत स्क्यान गरी अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा अपलोड गर्नुपर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं जवाफदेही हुनुपर्नेछ ।

लिखित परीक्षा मिति:- लिखित परीक्षाको मिति गोरखापत्र दैनिकमा पछि प्रकाशन गरी भन्सार विभागको वेब साइटमा समेत राखिनेछ ।

अन्तर्वार्ता हुने मिति:- लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ ।

द्रष्टव्य:-

- (क) दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता तथा अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।
- (ख) तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
- (ग) लेखन सहयोगी राखेर परीक्षा दिन पाइने छैन ।
- (घ) लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारले अन्तर्वार्ता दिनुभन्दा अगाडि भन्सार नियमावली, २०६४ को अनुसूची ५ बमोजिमको दरखास्तसाथ शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता र कम्प्युटर तालिम आवश्यक नपर्ने दरखास्तदाताहरूले भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (३) बमोजिम सम्बन्धित भन्सार कार्यालयका प्रमुखले प्रमाणित गरेको कागजात समेतका सक्कल प्रति र सोको प्रतिलिपि समेत अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।
- (ङ) विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको प्रमाण पेश गर्नु पर्नेछ ।
- (च) परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा **कालो मसी**को मात्र प्रयोग गर्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।
- (छ) भन्सार विभागको वेबसाइट **www.customs.gov.np** बाट पाठ्यक्रम डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
- (ज) लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनौट भएका व्यक्तिले नतिजा प्रकाशन भएको मितिले ९० (नब्बे) दिनभित्र भन्सार नियमावली, २०६४ को उपनियम (५) बमोजिम इजाजतपत्र दस्तुर बापत रु.७,०००।- (अक्षरेपि सात हजार रुपैयाँ) र धरौटी बापत रु.७,००,०००।- (अक्षरेपि सात लाख रुपैयाँ) नगद वा सो रकम बराबरको बैंक जमानत बुझाएपछि भन्सार विभागबाट भन्सार एजेन्टको इजाजतपत्र प्राप्त गर्न सक्नेछ ।